



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग
नयाँबानेश्वर, काठमाडौं

पुराना साभा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोकका जग्गाको विवरण पठाउनेसम्बन्धी अत्यन्त जरूरी सूचना

(प्रथमपटक प्रकाशन मिति : २०७९।०३।१५ गते)

पुराना साभा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोकका भएका जग्गा फुकुवा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयानुसार सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका पुराना साभा (सहकारी) संस्थामा आवद्ध रहेका सदस्यहरूले संस्थासँग मिति २०४९।०२।०२ अगावै गरेको ऋणको कारोबारबाट देहायअनुसारका विषयहरूमा स्पष्ट रूपमा खुल्ने गरी मिति २०७९ श्रावण १७ भित्र निर्धारित ढाँचामा प्रमाणित गरी इमेल ठेगाना : sahakaribivag@gmail.com वा सहकारी विभाग, नयाँबानेश्वर, काठमाडौंको ठेगानामा पठाउनु हुन सम्बन्धित साभा (सहकारी) संघसंस्थाहरू र सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

१. सदस्यले साभा (सहकारी) संस्थालाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको साँवा, व्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्वको रकम ।
२. साभा (सहकारी) संस्थाका सदस्यको नाममा रोकका रहेको घरजग्गा र रोकका राण्डे बैंकको विवरण ।
३. साभा (सहकारी) संस्थाका सदस्यहरूलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालीन साभा (सहकारी) संघ/संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण ।

प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरू र राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ एवं जिल्ला सहकारी संघहरूले समेत यसै सूचनालाई आधार मानी विवरण भर्ने भराउने कार्यमा सहजिकरण गरिदिनुहुन अनुरोध गरिन्छ । मिति २०७९ श्रावण १७ भित्र विवरण पेश हुन नआएमा, पछि छुट हुन गएको भनी मागदावी गर्न पाइने छैन ।

नोट : सहकारी विभागको वेबसाइट www.deoc.gov.np बाट
यस सम्बन्धि सूचना र निर्धारित ढाँचाको फाराम डाउनलोड गर्न सकिनेछ ।

पुराना साभका सहकारी संस्थामा रहेको ऋणको विवरण



राजस्थान राज्य सहकारी बङ्क
जिल्ला शाखा विभाग
काशीनगर काशीमाटा

- १) सहकारी संघ/संस्थाको नाम:
- २) पूरा ठेगाना: प्रदेश: जिल्ला:, पालिका:, वडा नं.:, टोल:
- ३) हाल सहकारी संघ/संस्था संचालनमा रहेको छ वा छैन ?:
- ४) संघ/संस्थामा संचालनमा रहेको भए संस्थाको खाता रहेको बैंकको विवरण
 - क. बैंकको नाम र शाखा..... ख. खाता नम्बर
- ५) हाल सहकारी संघ/संस्थाको गोदाम/कार्यालय भवन/जमिन छ वा छैन ?:
- ६) संघ/संस्थासँग भएको अचल सम्पत्तिको विवरण

क्र.सं.	विवरण	परिमाण/क्षेत्रफल	हालको मूल्य
क	जग्गा जमिन		
ख	गोदाम घर		
ग	कार्यालय भवन		

- ७) संघ/संस्थासँग भएको चल सम्पत्तिको विवरण

क्र.सं.	विवरण	रकम रु.	कैफियत
क.	शेयर		
ख.	बचत		
ग.	नगद		
घ.	बैंक मौज्दात		
ड.	लगानीमा रहेको रकम		
च.	अन्य		

८. कृषि विकास बैंकबाट लिएको ऋणको विवरण

क्र.सं.	विवरण	कैफियत
क	ऋण लिएको शिर्षक	
ख	ऋण लिनुको उद्देश्य	
ग	ऋण लिएको मिति	
घ	बुझाउनु पर्ने मिति	
ड	साँवा रकम	
च	व्याज रकम	

छ	हजारा रकम		
ज	पूँजीकृत रकम		
भ	अन्य रकम		
ज	बुझाउन बाँकी रकम		
ट	लिलाम भएको:		
	क) मिति		
	ख) रकम		
ठ	लिलाम सकार्नेको नाम, ठेगाना		
ढ	संघ/संस्थाले गरेको लगानीमा उठ्न बाँकी रकम		
ड	सम्पत्ति रोक्का राख्ने निकाय		



९. सदस्यले बुझाउन वाँकी क्रृपाको विवरण

१०. साभा सहकारी संघसंस्थाहरुले पेश गर्नपर्ने घरजग्गा सम्पत्ति रोक्काको विवरण :



११. साभा सहकारी संस्थाका सदस्यहरले पेश गर्नुपर्ने घरजग्गा सम्पति रोक्काका विवरण :

क्र.सं.	निवास	जग्गा धनीको तिनमुस्ते विवरण			जग्गा रहेको निवास	जग्गा रहेको पालिका (साधिक गा.वि.स)	कि.न.	लेवफल	रोक्का राख्ने निकाय	रोक्का गरेको मिति	रोक्का रहेको प्रमाण	कैफियत
		जग्गा धनीको नाम	जग्गा धनीको बाबुको नाम	जग्गा धनीको बानेको नाम								

सदस्यको नाम :

नागरिकता नम्बर :

बाबुको नाम :

बाजेको नाम :

स्थायी ठेगाना र सम्पर्क नम्बर:

अस्थायी ठेगाना (स्थायी भन्दा फरक भएमा):

१२. संलग्न गर्नु पर्ने कागजात :

क. संस्थाका तर्फबाट:

- संस्था दर्ताको प्रमाणपत्रको छायाँकपि ।
- संस्थाको विनियमको छायाँकपि ।
- प्यान कार्डको छायाँकपि ।
- हाल मौजुदा संचालकको विवरण ।

क्र.सं.	नाम थर	पद	बचत	शेयर	ऋण	पेशकी

ख. साभा सहकारी संस्थाले सदस्यहरूको घरजग्गा रोक्का सम्बन्धी पेश गर्नुपर्ने विवरण :

- सदस्यता खुल्ने कागजातको छायाँकपि ।
- ऋण लिएको तमसुक, पुर्जा र ऋणको विवरण आदिको छायाँकपि ।
- सदस्यको मृत्यु भई सकेको भए निजको मृत्यु दर्ताको प्रमाणपत्र र हाल्को हक्कवालासंग जाता प्रमाणितको प्रमाणपत्रको छायाँकपि ।
- नेपाली नागरिकताको प्रमाण-पत्र ।

ग. ऋण मिनाहा गर्नुपर्ने भएमा सोको यथेष्ट प्रमाण :

घ. ऋण फरफारक गरेको तर जग्गा मात्र रोक्का रहेको भएमा सोको यथेष्ट प्रमाण :

ड. घरजग्गा रोक्का राखेको र ऋण समेत बाँकी भएमा सोको विवरण :

च. साविक साझा सहकारी अन्य सहकारीमा मर्ज भएको भए मिति :

छ. मर्ज भएको संस्थाको नाम र ठेगाना र दर्ता नम्बर :

ज. अन्य केही भएमा खुलाउने :

नोट: उपरोक्त अनुसारको विवरण पछिसम्म फरक नपर्ने गरी भन्नुपर्नेछ । प्राप्त विवरण अन्य निकायसंग भिडाई रुजु गर्दा फरक परेमा विवरण भर्ने कर्मचारी/पदाधिकारी स्वयं जवाफदेही रहनुपर्ने व्यहारा समेत जानकारी गराइन्छ ।

विवरण तयार गर्ने

नाम:

पद :

दस्तखत :

मिति :

विवरण रुजु गर्ने

नाम:

पद:

दस्तखत:

मिति:

विवरण प्रमाणित गर्ने

नाम :

पद :

दस्तखत :

मिति